



# हिमाल

# संविधान यात्रा-२

नयाँ संविधान र सङ्घीयतासम्बन्धी बहस



प्राकृतिक स्रोत-साधनको जिल्लागत स्रोत विषयमा यहाँ एक छहि विवरण उभयस्तुति बोलिए हो। जिल्लागत स्रोतहरूमध्ये इन्हाँमध्ये जिल्लागत स्रोतहरूमध्ये यसको नामांकन चाही चाही दिए गए हैं। यसको नामांकन चाही चाही दिए गए हैं।

सुनिल पोखरेल

## प्राकृतिक स्रोत-साधनको जिल्लागत वितरण अवस्था \*

जडिवटी, दुङ्गा-बालुवा, जलविद्युत, खनिज पदार्थ, पर्यटकीय आकर्षण (हिमाल, राष्ट्रिय निकुञ्ज, ऐतिहासिक मठ-मन्दिर आदि) र कृषिजस्ता प्राकृतिक स्रोत-साधनको आधारमा नेपालका कुन जिल्ला बढी सम्पन्न र कुन जिल्ला विपन्न छन् भन्ने कुरालाई यहाँ आँकडामा दर्शाउन खोजिएको छ। प्राकृतिक स्रोतबाट हुने सम्भाव्य आम्दानीका आधारमा कुन जिल्ला वा जिल्लावासी किति धनी हुन्छन् भनेर केलाउनका लागि सम्बद्ध जिल्लाको क्षेत्रफल र जनसङ्ख्याबीचको सम्बन्ध हेर्नुपर्ने हुन्छ। धेरै क्षेत्रफल भएका जिल्लाहरूमा क्रमशः डोल्पा (५,०८३ वर्ग किमी), हुम्ला (५,०५२ व. किमी), ताप्लेजुड (३,६४६ व. किमी) र मुस्ताङ (३,५५८ व. किमी) आदि पर्दछन् भने थोरै क्षेत्रफल भएका जिल्लामा भक्तपुर (१२३ व. किमी), ललितपुर (३५६ व. किमी) र काठमाडौं (४१४ व. किमी) आदि पर्दछन्।

जनघनत्व र नेपालका जिल्लाको क्षेत्रफलबीचमा उल्टो सम्बन्ध रहने गरेको पाइन्छ। अर्थात् धेरै क्षेत्रफल भएका जिल्लाको जनघनत्व न्यून छ भने थोरै क्षेत्रफल भएका जिल्लाको जनघनत्व अत्यधिक छ। जम्माजम्मी ४१४ वर्ग किमी भू-भागमा फैलिएको काठमाडौं जिल्लाको जनघनत्व २,६१३ छ भने हुम्लाको जनघनत्व जम्मा ७ मात्र छ। अर्को शब्दमा भन्दा, हुम्लाको १ वर्ग किमी क्षेत्रमा औसत ७ जना मानिसको बसोबास छ भने काठमाडौंमा त्यति नै क्षेत्रमा २,६१३ जना बसदछन्। उच्च जनघनत्व भएका काठमाडौंपछिका अन्य जिल्लाहरूमा भक्तपुर

\* हेर्नुहोस् नक्सा अनुसूची-१८, १८, २०, २१ र २२

(१,८३३ जना), ललितपुर (८५३ जना), महोत्तरी (५५३ जना) आदि पर्दछन्। त्यसैगरी डोल्पा, मनाड र मुस्ताड (४ जना), हुम्ता (३ जना), मुगु (१३ जना), रसुवा (३० जना), सोलुखुम्बु (३२ जना) आदि न्यून जनघनत्व भएका जिल्लामध्ये पर्दछन्।

नेपालको प्राकृतिक स्रोत-सम्पदा दोहनबाट हुने आम्दानीको हिसाब गर्दा निम्न पूर्वानुमानलाई आधार मानिएको छः-

- कुनै पनि प्राकृतिक स्रोतको दोहन वा उपयोग विवेकसम्मत र वैज्ञानिक ढड्काट मात्र हुनेछ।
- खनिज पदार्थको दोहन/उपयोग दिगो ढड्काट ५०० वर्षसम्म गर्न सकिने गरी गरिनेछ।
- वनजड्ल र जडिवटीको दोहन/उपयोग गर्दा वातावरणमा नकारात्मक प्रभाव पर्ने छैन र हाल भएको वनजड्लको क्षेत्रफल पनि घटने छैन।
- दुङ्ग-बालुवा फिक्का कुनै ठाउँमा उपलब्ध परिमाणमध्ये हरेक वर्ष १० भागको एक भाग मात्र उत्खनन् गरिनेछ भन्ने अनुमान गरिएको छ। यसो गर्दा दुङ्ग-बालुवा उत्खनन् गर्दा प्रकृतिमा नकारात्मक प्रभाव (खोलाको गहिराई बढने, पहिरो जाने, बाढी अनियन्त्र भई विभिन्न क्षेत्रमा पस्ने आदि) वातावरणीय समस्या न्यून गर्न सकिन्छ भन्ने ठानिएको छ।
- पर्यटन क्षेत्रको सम्भाव्यता आकलन गर्दा विगत १५ वर्षमा त्यस क्षेत्रमा भएको सबभन्दा बढी आम्दानीलाई आधार बनाइएको छ। पर्यटन क्षेत्रमा हुनसक्ने सम्भावित विकास र आम्दानी यहाँ अनुमान गरिएभन्ना धेरै बढी पनि हुनसक्छ।
- विद्युत्को हकमा, नेपालमा सम्भव ठानिएको (८०,००० मे.वा. भन्दा बढी) सबै क्षमता उपयोग गर्न सकिने मानेर त्यसको आम्दानी हिसाब गरिएको छ।
- कृषिमा हालको उत्पादकत्व २४८ प्रतिशतसम्म बढेर भारतको हरियाणा र पञ्जाबको तहमा पुग्छ भन्ने आधारमा त्यसबाट हुने आम्दानीको हिसाब गरिएको छ।

उपर्युक्त आधारमा, जिल्लाहरूमा उपलब्ध प्राकृतिक स्रोत-साधनसम्बन्धी आँकडाहरूको विश्लेषण गर्दा ७५ जिल्लाको आम्दानीको स्थिति तालिका-१ मा देखाएनुसार हुने देखिन्छ। यहाँ आम्दानी भन्नाले प्राकृतिक साधन-स्रोतको उपयोग/दोहन गरेबापत सरकार (केन्द्र, क्षेत्र वा स्थानीयमध्ये जुनकुनै वा सबै)लाई प्राप्त हुने रोयल्टी र शुल्क भन्ने बुझनुपर्दछ। आर्थिक कारोबार गर्दा तिरिने कर, भन्सार आदिलाई गणनामा लिइएको छैन।

प्राकृतिक स्रोतको दोहनबाट हुने आम्दानी सम्बद्ध जिल्लाकै जनसङ्ख्याबीच बाँडफाँड गरिएको खण्डमा उच्चतम र न्यूनतम प्रतिव्यक्ति आम्दानी हुने १० जिल्लाको अवस्था तालिका-३ मा देखाइएको छ।

प्राकृतिक साधन-स्रोतको उपलब्धताका दृष्टिले कैलाली सबैभन्दा सम्पन्न जिल्ला देखिए पनि (तालिका-२) प्रतिव्यक्ति वार्षिक आम्दानीका हिसाबले मनाड सबैभन्दा माथि देखिन्छ। यसो हुनाको कारण ती जिल्लाको अत्यधिक र न्यून जनसङ्ख्या हो। कैलालीको जनसङ्ख्या र जनघनत्व दुवै बढी छ भने मनाडको कम। प्रतिव्यक्ति आयको दृष्टिकोणबाट हेर्दा १० सम्पन्न जिल्लाहरूमध्ये सबै पहाडी तथा हिमाली क्षेत्रका छैन भने विपन्नमा सबै तराईका जिल्लाहरू देखिन्छन्। मुख्य समस्याको जरो पनि यही छ। पूर्वी तराई, काठमाडौ उपत्यका र रुपन्देहीमा जनघनत्व अत्यधिक छ भने उच्च पहाडी र हिमाली जिल्लाहरूमा न्यून छ। सबै प्राकृतिक

## हिमाल संविधान-यात्रा: दुर्ई

### तालिका १

प्रमुख प्राकृतिक स्रोतहरू- वन, जडिबुटी, छड़ा-बालुवा, पर्यटन, जलस्रोत र कृषिबाट प्राप्त हुने रोयलटी आदि आम्दानीको जिल्लागत विवरण

जिल्ला	क्षेत्रफल (व.किमी)	जनघनत्व (प्रति व.किमी)	समपिण्डित आय रु. करोडमा*	प्रतिवर्त्ति आय (रु.मा)
अछाम	१६६६	१३६	५३७.९६	२३२२५.०३
अर्घाखाँची	१२३५	१६८	१६.५२	८३६.७०
बागलुड	१८१८	१४८	२६५.६८	८८७८.८८
बैतडी	१४६०	१६१	५३३.०८	२२७४०.५७
बाषाड	३४७८	४८	४३३.८८	२५८७६.७८
बाजुरा	२२३४	४८	१८.८०	१७३७.४४
बाँके	१८८२	२०५	१६६.३८	४३१२.४१
बारा	१२७३	४३८	२७.०९	४८३.०७
बर्दिया	२००४	१६१	१४६७.०९	३८३३८.२७
भक्तपुर	१२३	१८३३	७४.९०	३२८६.६०
भोजपुर	१५२७	१३३	५४३.४६	२६७६५.०५
चितवन	२२४०	२११	३४८.७१	७४०८.३६
डडेल्धुरा	१५०६	८४	४०२.०६	३१८७०.५३
दैलेख	१४५८	१५४	६६८.७१	२८६६३.८२
दाढ	३०६०	१५१	२६१.४४	५६५४.२२
दार्चुला	२३४८	५२	२७९.०३	२२२१६.३०
धादिङ	१८६८	१६१	८६६.३२	२८५३३.८०
धनकुटा	८०१	१८५	३०८.६६	१८६०२.३५
धनुषा	११६०	५६४	६९.८८	८२१.८५
दोलखा	२१२५	८६	४६५५.७८	२२७५६.६०
झोल्पा	८०८३	४	३२६.५१	११०५१२.७८
डोटी	२०५५	१०१	१८६०.३७	८८८४४.३०
गोरखा	३५७४	८१	७००.७२	२४३१८.२४
गुल्मी	११०८	२६८	७३.८८	२४८०.७८
हुम्ला	६०५२	७	११०८.०८	२७३२०६.०६
इलाम	१६६१	१६७	४०.५८	१४३५.२६
जाजरकोट	२१८३	६१	२३४.७८	१७१६३३.७५
झापा	१६१०	४२७	१५७४.७५	२२८८५.१८

जुम्ला	२४५७	३६	४२८.१७	४७८७८.२८
काल्पे	१३५४	२७३	३५.०६	५०५.०६
कैलाली	३२८३	१८७	४७७८.५७	७७४८३.००
कालीकोट	१६१०	६६	७०३.१०	६६५८४.०५
कञ्चनपुर	१६२२	२३३	८८६.२१	२३४५०.५७
कपिलवस्तु	१६५१	२८२	२७.५८	५७२.४४
कास्की	२०५०	१८६	७३८.०३	२०४७२.४०
काठमाडौं	४१४	२६१३	७९८.५८	६६४५.८७
खोटाङ	१५८२	१४५	१५३.५६	६६३६.५६
ललितपुर	३८६	८५३	८६५.६६	२८५८८.५०
लमजुङ	१६२३	१०५	२४३.१२	१३७२४.०४
महोत्तरी	१००१	५५३	३८.६४	७६६.१६
मकवानपुर	२४४४	१६१	८८१.१७	२४८६९.३४
मनाड	२२६५	४	५७२.०३	५८६६६७२.५८
मोरड	१८२७	४६२	४२.८७	५०८.४९
मुगु	३३०५	१३	५१५.४७	११७३२०.२५
मुस्ताङ	३५८८	४	२१८.३८	१४६४३८.८२
म्यारदी	२२०७	५२	२३७.५४	२०७५५.४६
नवलपरासी	२१५२	२६२	१३०.८५	२३२४.६५
नुवाकोट	११५५	२४१	३०.६५	१०६२.४७
ओखलढुङ्गा	१०७७	१४५	१५७.७२	१००६४.५६
पाल्पा	१४६२	१८४	२७.२१	१०१३.१६
पाँचथर	१२५२	१६१	४१८.१७	२०७४५.२४
पर्वत	५४२	२८१	४७.३५	३०००.१४
पर्सा	१४०६	३५४	३१.६२	६३५.५४
प्यूठान	१३२१	१६१	४०.५४	१६०७.५१
रामेश्वर	१५४३	१३८	८४०.०२	३८५४३.४३
रसुवा	१४७६	३०	४८३.६८	११०३६६.४१
रौतहट	१०३८	५२५	२३.७१	४३४.८४
रोल्पा	१८८७	१११	४१.३६	१५६६.४६
रुकुम	२८०४	६७	४८८.२८	२६४४२.६५
रुपन्देही	१३०४	५४३	७४.६३	१०५३.४३
सल्यान	१८८१	११४	८८.८१	४६७५.६३
संखुवासभा	३४३०	४६	२८१८.३४	१७७०८०.८८

## हिमाल संविधान-यात्रा: दुई

सप्तरी	१२८३	४४४	३४४.४५	६०३८.८८
सर्लाही	१२६४	५०३	४६.२२	७२७.०७
सिन्धुली	२४८६	११३	२२.८७	८१७.३९
सिन्धुपाल्चोक	२४४७	१२५	३८५.७०	१२७४१.२५
सिरहा	११४१	५०२	४५.०४	७८६.८६
सोलुखुम्बु	३३१६	३२	१६८१.४८	१५६१४६.५७
सुनसरी	११८५	५२४	१२१८.४७	१५४७५.७८
सुर्खेत	२४८६	११६	१३३८.६८	४६४३९.७०
स्याङ्जा	१०३७	३०६	८३.८५	२६४२.४४
तनहुँ	१५७२	२०१	५३३.३६	१६८२०.२६
ताप्लेजुङ	३६४६	३७	४५०.००	३३४०८.०७
तेह्रथुम	६७२	१६८	२६.७६	२६३९.०४
उदयपुर	२३००	१२५	८१३.३८	३१७४८.८७

\*सम्बद्ध जिल्लाको वन, जडीबूटी, हुगा-वालवा, पर्यटन, जलस्रोत र कृषि क्षेत्रबाट रोयल्टी आदि वापत स्थानीय, क्षेत्रीय वा केन्द्रीय सरकारलाई वार्षिक रूपमा प्राप्त हुनसक्ने रकम। यसमा, कर, भन्सार आदि दस्तुर समावेश गरिएको छैन।

स्रोत-साधन अडित नेपालको नक्सा हेर्ने हो भने स्रोतको प्रचुरता जनघनत्वको ठीक उल्टो (कैलाली, मोरड र सुनसरी जिल्लाबाहेक) पहाडी र हिमाली जिल्लामा देखिन्छ। अर्थात् जहाँ खाने मुख्यहरू वढी छन् त्यहाँ प्राकृतिक स्रोतको कमी छ, अनि खाने मुख तथा काम गर्ने हातहरू कम भएको ठाउँमा प्राकृतिक स्रोत वढी छ।

प्राकृतिक स्रोतको प्रचुरता र जनघनत्व भिन्नभिन्नै ठाउँमा रहेदा यो दुइटा बलको बीचमा मतैक्यता नभए यसले घर्षण पैदा गर्दछ। र, त्यसबाट ढन्दू जन्मन्छ। यस किसिमको ढन्दलाई समयमै सुल्खाउन सकिएन भने उग्र र हिंसात्मक रूप लिनसक्ने सम्भावना पनि हुन्छ। विश्वका कैयौं देशमा चलेका सशस्त्र सङ्घर्षहरू समयकममा प्राकृतिक स्रोतमाथिको हक, वर्चस्व र प्रयोगको मुद्दामा परिणत भएको पाइन्छ।

राज्य पुनर्संरचनाको चरणमा रहेको नेपाल पनि अहिले निकै ठूलो सङ्करणकालीन अवस्थाबाट गुजिरहेको छ। नयाँ संविधाननमा प्राकृतिक स्रोतको मुद्दालाई कसरी व्यवस्थित गर्ने भन्ने अहिले को अत्यन्तै महत्वपूर्ण सवाल हो। अधिकार, स्वायत्त शासन र आत्मनिर्णयको अधिकारको नाउँमा कुनै नेपाली रौतहट, बारा, बाजुरा, पर्सा आदि ठाउँमा जन्मिएकै कारणले गरिब हुन वाड्य हुनुपर्ने अनि कुनै नेपाली मनाड, हुम्ला, दोलखा वा संखुवासभामा जन्मेकै कारणले घर बसी-बसी रोयल्टीबाट लाखी रकम आमदानी गरी धनी बन्ने सक्ने अवस्थाबाटे अहिले नै राम्री सोचिचार गरी अधिकतम समानता सिर्जना गर्ने प्रयास गरिनुपर्छ। एउटै देशभित्र भिन्न समुदाय, भिन्न

## तालिका २

प्राकृतिक साधन-स्रोतका हिसाबले १० सम्पन्न र १० विपन्न जिल्ला

सम्पन्न १० जिल्ला			विपन्न १० जिल्ला		
क्र.सं.	जिल्ला	वार्षिक आय (रु. करोडमा)	क्र.सं.	जिल्ला	वार्षिक आय (रु. करोडमा)
१.	कैलाली	४७७८	१.	बाजुरा	१८.५०
२.	दोलखा	४६५५	२.	अर्घाखाँची	१८.५२
३.	संखुवासभा	२८१६	३.	सिन्धुली	२२.८७
४.	जाजरकोट	२३१४	४.	रौतहट	२३.७९
५.	डोटी	१८६०	५.	बारा	२७.०१
६.	छापा	१५७४	६.	पाल्पा	२७.२१
७.	बर्दिया	१४६७	७.	कपिलवस्तु	२७.५८
८.	सुखेत	१३३८	८.	तेह्रथुम	२६.७६
९.	सुनसरी	१२१८	९.	नुवाकोट	३०.६५
१०.	हुम्ला	११०८	१०.	पर्सा	३१.६२

जिल्ला र भिन्न प्रदेश (भविष्यमा बन्ने) बीच अत्यधिक विभेद हुने कुरामा सतर्क हुनु जरूरी छ ।

आउंदा धेरै वर्षसम्मका लागि नेपालको मुख्य स्थायी आयको स्रोत यहाँका प्राकृतिक सम्पदा हुने निश्चित छ । अन्तर्राष्ट्रिय श्रम बजार स्थिर छैन । बेलाबेलामा भझरहने विश्वव्यापी आर्थिक मन्दीको चक्रले कतिबेला 'रेमिटायान्स'को स्रोत सुन्ने हो भन्ने निश्चित छैन । नेपाल मात्र होइन विश्वका धेरै गरिब देशहरू मूलतः कृषिमा या प्राकृतिक स्रोत, साधनमै निर्भर भझरहेका हुन्छन् । त्यसले भविष्यमा बन्ने विभिन्न प्रदेशबीच र नेपाली-नेपालीवीचको अन्तरलाई कसरी न्यून गर्ने जसले गर्दा भविष्यमा नयाँ सशस्त्र दुन्दु निर्मितयोस् भनेर ध्यान दिनु आजको खाँचो भएको छ । १० वर्षको सशस्त्र दुन्दुबाट लथालिङ्ग भएको नेपाल अर्को त्यस्तै दुन्दुको आँधी खप्न सक्ने अवस्थामा छैन ।

त्यसो भए के गर्ने ? प्राकृतिक स्रोतको बाँडफाँडको रुपरेखा कस्तो हुनुपर्द्ध भनी छलफलको लागि यहाँ केही उपाय सुझाइएको छ । यी उपाय आफैमा पूर्ण भने होइनन् । तर, त्यसले छलफलको सुरुआत भने गर्नेछ ।

■ कृषि र बनजड्डल बाहेक नेपालका अन्य प्राकृतिक स्रोत-सम्पदाको उपयोग वा दोहन १ प्रतिशतभन्दा कम मात्र हुनसकेको छ । तर, प्राकृतिक स्रोतको दोहन भविष्यमा निश्चय नै बढ्नेछ । यो तथ्यलाई अहिले नै विचार गरी संघीय संविधान बनाउंदा पहिचानको मुद्दा सँगसँगै प्राकृतिक स्रोतको मुदालाई पनि उत्तिकै महत्त्व दिनुपर्दछ ।

## हिमाल संविधान-यात्रा: दुई

### तालिका ३

प्रतिव्यक्ति उच्चतम र न्यूनतम आय हुने जिल्लाहरू

प्रतिव्यक्ति उच्चतम वार्षिक आय हुने १० जिल्ला			प्रतिव्यक्ति न्यूनतम वार्षिक आय हुने १० जिल्ला		
क्र.सं.	जिल्ला	रु. हजारमा	क्र.सं.	जिल्ला	रु. हजारमा
१.	मनाड	६००	१.	रौतहट	०.४३
२.	हुम्ला	२७३	२.	बारा	०.४८
३.	दोलखा	२२५	३.	मोरड	०.५०
४.	संखुवासभा	१७७	४.	कपिलवस्तु	०.५७
५.	जाजरकोट	१७१	५.	पर्सा	०.६३
६.	सोलुखुम्बु	१५६	६.	महोत्तरी	०.७१
७.	मुस्ताङ	१४६	७.	सिरहा	०.७२
८.	मुगु	११७	८.	सिन्धुली	०.८१
९.	डोल्पा	११०	९.	काख्रेपलाञ्चोक	०.८०
१०.	रसुवा	११०	१०.	धनुषा	०.८२

- प्राकृतिक स्रोतबाट प्राप्त 'रोयलटी' केन्द्र, प्रदेश र स्थानीय तहमा वैज्ञानिक आधारमा बाँडिनुपर्दछ ।
- प्राकृतिक स्रोतको आधारबाट हेर्दा हालको विकास क्षेत्रको अवधारणा काम लाग्ने खालको छैन, किनभने प्राकृतिक स्रोतको सम्भाव्यता कुनै विकास क्षेत्रमा अत्यधिक छ भने कुनैमा साहै कम छ । त्यसैले राज्यको पुनर्संरचना जरूरी छ ।
- प्राकृतिक स्रोत-साधनको उपयोग गर्दा स्थानीय तहका जनताले रोजगारी पाउने विशेषाधिकार हुनुपर्दछ । तर, उच्च प्रविधियुक्त रोजगारीका लागि भने बाहिरबाट दक्ष जनशक्ति ल्याउन रोकनुहोस्ने ।
- प्राकृतिक स्रोतसँग सम्बन्धित उद्योग/परियोजना आदिको वर्गीकरण गरी केन्द्र, प्रदेश र स्थानीय तिनै ठाउँमा अधिकारको बाँडफाँड गरिनुपर्दछ ।
- बातावरण संरक्षणको जिम्मा मुख्य रूपमा स्थानीय तहमा रहने व्यवस्था बनाइए पनि यसको प्रभाव, स्वीकृतिबारे केन्द्र सरकार नै बढी जिम्मेवार रहनुपर्ने हुन्छ ।
- प्राकृतिक स्रोतको उपयोग/दोहनबाट प्राप्त हुने रोयलटी ३० र ३० प्रतिशतको आधारमा केन्द्र, प्रदेश र स्थानीय तहमा बाँडफाँड गर्नु उपयुक्त देखिन्छ । उदाहरणको निम्नि; यदि केन्द्रद्वारा सञ्चालित/प्रबर्द्धित प्राकृतिक स्रोतसम्बन्धी कुनै परियोजनाको आमदानी रु.१०० छ भने केन्द्र सरकारले रु.७०, प्रादेशिक सरकारले रु.२९ र स्थानीय सरकारले रु.८ पाउने व्यवस्था हुनुपर्दछ । केन्द्रमा रु.७० किन राखिएको भन्ने प्रश्न आउन सक्छ । केन्द्र भनेको

छुटै प्रदेश होइन, यसका छुटै जनता हुँदैनन् । उसले त्यस्तो रकम अन्य गरिब प्रदेश र स्थानीय तहमा पुनर्वितरण र देश सञ्चालन (सुरक्षा, विदेश, सीमा आदि) को लागि खर्च गर्दछ । तर, वर्गीकरणपश्चात् स्थानीय तहमा अधिकार दिइएका उद्योग/परियोजनाहरूको लाभ शतप्रतिशत नै स्थानीय सरकारले पाउने व्यवस्था गर्नुपर्दछ ।

- ३० र ३० प्रतिशतको हिसाबले प्राकृतिक स्रोत बाँडफाँडको रुपरेखा अपनाउँदा पनि एउटा प्रदेशको नेपाली र अर्को प्रदेशको नेपालीची वितरण अथवा पहुँच/उपलब्धतामा ५ गुणाभन्दा बढी भिन्नता हुनुहुँदैन । सोभन्दा बढी भएमा/बढी भएको हदसम्म प्रदेशले या केन्द्रले अतिरिक्त कर लगाई त्यसलाई पुनर्वितरण गर्नु उपयुक्त हुन्छ । जस्तै: नेपालको प्रतिव्यक्ति आय रु.२५,००० छ भने सबभन्दा धनी प्रदेशको जनताको प्रतिव्यक्ति आय रु.७५,००० सम्म भएमा अतिरिक्त कर लगाउनुपर्दैन । त्यस्तै कुनै प्रदेशको प्राकृतिक स्रोतले भरिपूर्ण कुनै ठाउँका बासिन्दाको प्रतिव्यक्ति आय रु.२,२५,००० सम्म भएमा अतिरिक्त कर लगाउनुपर्दैन । अन्यथा बढी भएको हदमा अतिरिक्त कर लगाई सो रकम प्राकृतिक स्रोतबाट विमुख जनतामा पुनर्वितरणको लागि छुटचाउनुपर्दछ । यसो गर्नुको मुख्य कारण, नागरिक-नागरिकीचीको विभेद कम गरी भविष्यमा प्राकृतिक स्रोतको कारणले उत्पन्न हुनसक्ने द्वन्द्वलाई कम गर्नु हो ।

## काठ-दाउरा र जडिबुटी

सन् १९७६/७७ मा भू-उपग्रहबाट खिचिएको फोटोको विश्लेषणको आधारमा त्यसबेला नेपालमा करिब ५७ लाख हेक्टर जड्डल रहेको थियो । सो क्षेत्रफल घटेर सन् १९८४ मा करिब ४३ लाख हेक्टरमा फरेको पाइन्छ । त्यसपछि सामुदायिक वनको योगदान तथा राष्ट्रिय/अन्तर्राष्ट्रिय संघसंस्थाहरूको सहयोग/दबावमा वन फडानी केही नियन्त्रण भई हालसम्म नेपालको वन क्षेत्रफल समग्रमा स्थिर रहेको पाइन्छ ।

नेपालको वनमा रहेका रुखहरूको औसत गोलाइ घनत्व (Stem Volume) १७८ घन मिटर प्रति हेक्टर रहेको छ । वनको वार्षिक वृद्धिदर प्रतिहेक्टर ३ घ.मि. (हिमाली क्षेत्र) देखि १३ घ.मि. (तराई क्षेत्र) रहेको पाइन्छ । यस आधारमा वनको औसत राष्ट्रिय वृद्धिदर करिब ५ घनमिटर जित हुने विजहरूको आकलन पाइन्छ । नेपालमा सबैभन्दा बढी पाइने काठ साल हो । यसले सम्पूर्ण वनको करिब २८ प्रतिशत अश ओगटेको छ । नेपालमा घर निर्माण तथा फर्निचरका लागि सालको काठलाई सबैभन्दा राम्रो मानिन्छ । सालको काठमा सरकारले प्रति क्यू.फि. रु.२५० रोयल्टी लिने गरेको छ । यस्तै सल्ला, सिसौ, मसला, जामुन, चाँप तथा अन्य कु-काठहरू पनि नेपालमा प्रशस्त मात्रामा पाइन्छन् । कु-काठमा सरकारले प्रति क्यू. फि.ट ८० रु.४० रोयल्टी लिन्छ । यसरी, सुकाठ (साल) र कुकाठ दुवैको रोयल्टीलाई एकै ठाउँमा राखी हिसाब गर्दा सरकारले औसत प्रति क्यू.फि. रु.८७.५० रोयल्टी प्राप्त गर्ने गरेको पाइन्छ ।

यस अध्ययनमा निम्नलिखित अनुमानको आधारमा वनजड्डलबाट राज्यलाई प्राप्त हुने रोयल्टी

## हिमाल संविधान-यात्रा: दुई

तथा अन्य दस्तुरको जिल्लागत आकलन गरिएको छ:

क) वनबाट प्रति वर्ष प्रति हेक्टर पाँच क्यू.मि. काठ/दाउरा निकालदा वनको विद्यमान अवस्था यथावत् कायमै रहने र बातावरण एवं पारिस्थितिक प्रणाली (इकोसिस्टम)मा प्रतिकूल असर नपर्ने भएकोले प्रति वर्ष प्रति हेक्टर पाँच क्यू.मि. काठ/दाउरा निकालिन्द्व र सोबापतको रोयलटी राज्यमा जान्छ।

ख) वन कटानीमा गैरकानूनी कार्य हुँदैन, सम्पूर्ण कटानीको रोयलटी सरकारलाई प्राप्त हुन्छ।

ग) विगत १५ वर्षमा विभिन्न जिल्लामा भएको वन कटानी र प्राप्त रोयलटीलाई विश्लेषण गर्दा हरेक १४ क्यू.फि. काठ कटानी हुँदा राज्यको कोषमा १ क्यू.फि. काठको मात्र रोयलटी प्राप्त भएको पाइएको छ। तर यहाँ हिसाब गर्दा विगतमाझै भोलिका दिनमा रोयलटीमा चुहावट हुने छैन भन्ने मानेर रोयलटीबापत प्राप्त हुने सबभन्दा बढी आम्दानीलाई आधार मानिएको छ। यस अनुसार संख्यासभा, दाढ र कैलालीले वार्षिक रु.२ करोडभन्दा बढी रोयलटी पाउने देखिन्द्व भने भक्तपुरले सबभन्दा कम अर्थात् रु.२ लाख मात्र।

पचहत्तरै जिल्लाको वनजड्डलबाट प्राप्त हुने रोयलटीको सम्भाव्य आकलन तालिका तालिका-४ मा दिइएको छ।

### तालिका ४

काठ-दाउरा र जडिबुटीबाट राज्यलाई प्राप्त हुनसक्ने रोयलटी आदि रकम

जिल्ला	काठ-दाउरा (रु.करोडमा)	जडिबुटी (रु.करोडमा)	जिल्ला	काठ-दाउरा (रु.करोडमा)	जडिबुटी (रु.करोडमा)
अछाम	०.५१	४.८२	डडेल्धुरा	१.२६	८.८२
अर्धाखाँची	०.८०	०.३७	दैलेख	०.३५	६.६२
बागलुङ	१.०७	१.३३	दाढ	२.११	२८.३१
बैतडी	०.८५	४५.१२	दार्चुला	०.८०	११६.२६
बाकाड	१.१२	८.७३	धारिङ	०.८०	१८.४६
बाजुरा	१.०३	३.८६	धनकुटा	०.४०	१.८५
बाँके	१.२४	३.२१	धनुषा	०.२५	४.५०
बारा	०.५२	१०.५६	दोलखा	१.०३	४.२२
बर्दिया	०.७०	४.२१	डोल्पा	०.७०	१००.५७
भक्तपुर	०.०२	०.३४	डोटी	१.५६	२७.८८
भोजपुर	०.८२	४.०८	गोर्खा	०.४८	३.६१
चितवन	१.४२	२.४८	गुल्मी	०.४५	०.१२

हुम्ला	०.८२	४०.२८	पाँचथर	०.६५	८.००
इलाम	०.८६	१.४६	पर्वत	०.२६	०.३३
जाजरकोट	१.४६	३६.६५	पर्सा	०.८५	६.२७
शापा	०.२१	०.००	प्युठान	०.८०	४.८१
जुम्ला	१.१५	४०.२८	रामेछाप	०.५७	१.५५
काख्ने	०.८१	१.००	रसुवा	०.२१	७.१६
कैलाली	२.३०	००.००	रौतहट	०.२३	५.१६
कालीकोट	१.०६	१३.०३	रोल्पा	१.०३	२३.०७
कञ्चनपुर	०.८७	०.८२	रुकुम	१.८८	८४.३८
कपिलवस्तु	०.८०	०.०७	रुपदेही	०.३५	१.४३
कास्की	०.८६	०.३१	सल्यान	१.४०	८४.३६
काठमाडौं	०.१५	२७.८१	संख्वासभा	२.४१	८२.८१
खोटाङ	०.८६	०.१६	सप्तरी	१.४६	१.८६
ललितपुर	०.२३	८.२२	सर्लाही	०.३४	०.२७
लमजुङ	०.८१	६.३५	सिन्धुली	१.७४	३.५४
महोत्तरी	०.२७	१.५७	सिन्धुपाल्चोक	१.०१	४.४०
मकवानपुर	१.६४	२४.०४	सिरहा	०.३०	०.४१
मनाङ	०.४८	०.५०	सोलुखुम्बु	०.८४	०.६४
मोरड	०.६१	२.१७	सुनसरी	०.२७	३.५६
मुगु	१.२२	१५.८७	सुखेत	१.८५	१५.७३
मुस्ताङ	०.४८	०.००	स्याइज्ञा	०.३५	०.०१
म्याग्दी	०.८३	०.८७	तनहुँ	०.४८	०.०५
नवलपरासी	१.३४	२.८७	ताप्लेजुङ	१.७१	४.१४
नुवाकोट	०.५४	३.२८	तेह्रथुम	०.२६	८.४१
ओखलढुङ्गा	०.३८	१.२०	उदयपुर	१.३२	८.४७
पाल्पा	०.७६	१.६२			

स्रोत: १) फरेस्ट रिसोर्सेज अफ नेपाल (१९८७-१९८८) नं. ७४, वन सर्वेक्षण महाशाखा, वन विभाग, नेपाल। २) जडिबुटीको रोयल्टी तथा वन र वन क्षेत्रफलसम्बन्धी आँकडाहरू वन विभागका विभिन्न प्रकाशनहरूबाट लिइएका हुन्।

## खनिज, दुङ्गा-बालुवा र विद्युत्

**खनिज पदार्थः आर्थिक लाभको सम्भावना**

नेपालको विविधतापूर्ण भू-बनोटका आधारमा धेरै प्रकारका खनिज पदार्थहरू (फलाम, सुन, युरेनियम, पेट्रोलियम आदि) पाइने अनुमान पहिलेदेखि गरिए आएको छ । अधिल्लो शताब्दीतिर केही फलाम र तामा खानीहरू सञ्चालन भएको इतिहास पाइए पनि यताका वर्षमा यस्ता धातुजन्य खानीहरू यदाकदा मात्र अस्तित्वमा देखिन्छन् । नेपालको खनिज स्रोतको अहिलेसम्म विस्तृत अध्ययन भई नै सकेको छैन । सामान्य अध्ययनहरूले देशभरिमा विभिन्न ६२ प्रकारका खनिज पदार्थ भेटिएको देखाएका छन् ।

नेपाल सरकारको खानी विभागले विभिन्न २५ जिल्लामा रहेका १३ प्रकारका खनिजहरूको आर्थिक उपयोगिता, सम्भाव्य परिमाण र गुणस्तर समेत समेटिने गरी विस्तृत अध्ययन गरेको छ (हे, तालिका-५) । यो आलेख त्यही अध्ययनका आँकडामा आधारित छ ।

विभागले पहिचान गरेका १३ प्रकारका खनिज पदार्थहरू उत्खनन् गर्दा आर्थिक दृष्टिकोणले लाभदायक हुने देखिएका कारण तिनको मात्र विश्लेषण गरिएको हो । किनभने खनिज हुनु मात्रै दूलो कुरा हुदैन । मुख्य कृता त कृतै खनिज उत्खनन् गर्दा लाग्ने खर्च त्यसको बजार मूल्यभन्दा कम वा बढी के हुन्दै भन्ने हो । एक लिटर पेट्रोल या एकग्राम सुन उत्खनन् गर्दाको खर्च हालको बजार भाउभन्दा पनि बढी पर्ने भएमा त्यसबाट तत्काल आर्थिक फाइदा सम्भव हुदैन ।

२५ जिल्लामा उपलब्ध १३ प्रकारका खनिज पदार्थ उत्खनन् गर्दा विभिन्न जिल्ला, प्रदेश वा सिङ्गो देशलाई हुनसक्ने आर्थिक लाभको लेखाजोखा निम्न सीमाभित्र रहेर गरिएको छ:

(क) नेपालमा पाइने खनिजहरूमध्ये आर्थिक उपयोगिता र किटानी परिमाण भएकालाई मात्र लिइएको छ ।

(ख) खनिजबाट राज्यले भाडा/रोयल्टीवापत १० प्रतिशत रकम प्राप्त गर्दै भन्ने मानिएको छ ।

(ग) खानीको कुल क्षमता रितिन ५०० वर्ष लाग्दै भन्ने मानेर हिसाब गरिएको छ । [कुनै सानो खानी १०/१५ वर्षमै रितिन सक्छ भन्ने ठूला खानीहरू एक हजार वर्षसम्म पनि उत्खनन् भइरहेका हुन्छन् । जस्तै: दक्षिण अफिकामा रहेका सुन र हीराका कतिपय खानीहरू विगत ३ सय ५० वर्षदेखि निरन्तर रूपमा उत्खनन् भइरहेका छन् र ती अै कैयौं वर्ष चल्ने छन् । त्यसकारण नेपालमा भएका खानीहरू पनि ५०० वर्षसम्म उत्खनन् भइरहन सक्छन् भन्ने अनुमानलाई आधार बनाएर खानीबाट उत्पादन हुने खनिज र सोबाट हुने फाइदालाई ५०० वर्षसम्ममा बाँडी हिसाब गरिएको छ । तर, कतिपय खानी सोभन्दा छिटो र कतिपय ५०० वर्षभन्दा पछिसम्म पनि उत्खनन् भइरहन सक्छन् । छिटो उत्खनन् भएमा प्रतिवर्ष आम्दानी बढ्ने र ढिलो भएमा घट्ने हुनसक्छ ।]

(घ) नेपाल र भारतको बजारमा विक्री वितरणमा नरहेका खनिजहरूको मूल लण्डन मेटल एक्सचेच्यज्को दरलाई आधार मानेर हिसाब गरिएको छ ।

(ङ) खनिज उत्पादनको क्रममा सिर्जना हुने रोजगारी तथा आय कर र त्यसका अन्य आर्थिक असरलाई गणनामा पारिएको छैन । [जस्तै: खनिज उत्खनन् गर्दा रोजगारी सिर्जना हुने

तालिका ५

आर्थिक दृष्टिकोणले लाभप्रद र निश्चित परिमाणसमेत थाहा भइसकेका १३ बटा खनिज पदार्थको विवरण

<b>मकवानपुर</b>		<b>बाग्लुड</b>	
तामा (कपर)	२३ लाख मे.टन	तामा (कपर)	४० हजार मे.टन
सिसा (लिड)	२० लाख मे.टन	भोजपुर	
जस्ता (जिङ्ड)	२० लाख मे.टन	तामा (कपर)	१० लाख मे.टन
बालुवा (सिलिका स्याण्ड)	१० करोड ६१	डडेल्धुरा	
लाख मे.टन		तामा (कपर)	१७ लाख मे.टन
चुनदुङ्गा (लाइम स्टोन)	२ करोड १०	<b>रसुवा</b>	
लाख मे.टन		चाँदी (सिलिवर)	२३ मे.टन
<b>धादिङ</b>		जस्ता (जिङ्ड)	८ लाख ५० हजार
तामा (कपर)	२० लाख मे.टन	मे.टन	
चुनदुङ्गा (लाइम स्टोन)	५ लाख मे.टन	<b>ललितपुर</b>	
<b>सोलुखुम्बु</b>		फलाम (आयरन)	१ करोड ७ लाख
तामा (कपर)	२५ लाख मे.टन	मे.टन	
सिसा (लिड)	१ लाख ६०	सिसा (लिड)	१ लाख मे.टन
हजार मे.टन		जस्ता (जिङ्ड)	१७ लाख मे.टन
<b>उदयपुर</b>		सङ्घरमरम (मार्बल)	६२ लाख घनमिटर
तामा (कपर)	३ लाख मे.टन	<b>रामेश्वरप</b>	
म्याग्नेसाइट	२ करोड मे.टन	फलाम	१ करोड ५० लाख
चुनदुङ्गा (लाइम स्टोन)	११ करोड ६०	मे.टन	
लाख मे.टन		<b>चितवन</b>	
<b>तनहुँ</b>		फलाम	८ लाख मे.टन
तामा (कपर)	२ लाख मे.टन	<b>दोलखा</b>	
खरिदुङ्गा (टाल्क)	१ लाख मे.टन	म्याग्नेसाइट	१८ करोड मे.टन
फलाम (आयरन)	८० हजार मे.टन	खरिदुङ्गा	४ लाख मे.टन
<b>संख्यावासभा</b>		<b>बैतडी</b>	
जस्ता (जिङ्ड)	१ लाख ६०	म्याग्नेसाइट	२ करोड मे.टन
हजार मे.टन			

## हिमाल संविधान-यात्रा: दुई

छापा पाइराइट	३० लाख मे.टन	धनकुटा चुनदुङ्गा	१ करोड ७५ लाख मे.टन
काठमाडौं बालुवा चुनदुङ्गा	१ अर्ब ६ करोड मे.टन १ करोड ४५ लाख मे.ट.	काथ्ये चुनदुङ्गा	१ करोड मे.टन
मनाड टोर्मलाइन	१२४५ मे.टन	दाढ चुनदुङ्गा कोइला	१ करोड मे.टन १ करोड २० लाख मे.टन
सुर्खेत चुनदुङ्गा	३ करोड १६ लाख मे.ट.	पाल्पा कोइला	२५ लाख मे.टन
अर्घाखाँची चुनदुङ्गा	१ करोड ७५ लाख मे.ट.	प्युठान कोइला	२५ लाख मे.टन

स्रोत: नेपालका खनिज पदार्थ, खानी तथा भू-गर्भ विभाग, सन् २००४

र सो रोजगारीबाट राज्यलाई थप आय-आर्जन हुने तथा उत्खनन् गर्ने कम्पनीले कमाएको आम्दानीमा राज्यलाई आयकर आउने हुन्छ । त्यस्तै उत्खनन् गर्न ल्याइएका औजारहरूमा भन्सार राजस्व पनि प्राप्त हुन्छ । तर, यस्ता रकमको यहाँ गणना गरिएको छैन । ]

उपर्युक्त आधारमा हिसाब गर्दा, खनिज पदार्थको उपलब्धताको आधारमा सबैभन्दा धनी जिल्ला दोलखा हुने देखिन्छ, जहाँ विश्वकै तेसो सबैभन्दा ठूलो म्यारनेसाइटको खानी छ । गुणस्तरको हिसाबले यहाँको म्यारनेसाइट निकै राम्रो मानिएको छ । अन्य जिल्लाहरूको खनिजजन्य आम्दानी तालिका-६ मा दिइएको छ ।

### तालिका ६

खनिज पदार्थबाट हुने आर्थिक लाभको जिल्लागत विवरण

जिल्ला	रु. करोडमा	जिल्ला	रु. करोडमा
अछाम	०.००	बाँको	०.००
अर्घाखाँची	७.००	बाजुरा	०.००
बागलुङ	८.५०	बाँके	०.००
बैतडी	४७४.२०	बारा	०.००

बर्दिया	0.00	मोरड	0.00
भक्तपुर	0.00	मुगु	0.00
भोजपुर	२२३.३०	मुस्ताङ	0.00
चितवन	५१.४०	म्यागदी	0.00
डडेल्धुरा	३८१.५०	नवलपरासी	0.00
दैलेख	0.00	नुवाकोट	0.00
दाढ	६२.५०	ओखलढुङ्गा	0.00
दार्चुला	0.00	पाल्पा	१२.२०
धादिड	४३६.७०	पाँचथर	0.00
धनकुटा	४.००	पर्वत	0.00
धनुषा	0.00	पर्सा	0.00
दोलखा	४२७२.००	प्युठान	१२.२०
डोल्पा	0.00	रामेश्वरप	६७२.००
डोटी	0.00	रसुवा	६.००
गोखर्बा	0.00	रौतहट	0.00
गुल्मी	0.00	रोल्पा	0.00
हुम्ला	0.00	रुकुम	0.00
इलाम	0.00	रुपन्देही	0.00
जाजरकोट	0.00	सल्यान	0.00
झापा	१५४२.००	संखुवासभा	११.२०
जुम्ला	0.00	सप्तरी	0.00
काभ्रे	४.१०	सर्लाही	0.00
कैलाली	0.00	सिन्धुली	0.00
कालीकोट	0.00	सिन्धुपाल्चोक	0.00
कञ्चनपुर	0.00	सिरहा	0.00
कपिलवस्तु	0.00	सोलुखुम्बु	५७७.६०
कास्की	0.00	सुनसरी	0.00
काठमाडौ	५३६.५०	सुखेत	१२.६०
खोटाङ	0.00	स्याङ्जा	0.00
ललितपुर	७६७.५०	तनहुँ	११७.३०
लमजुङ	0.00	ताप्लेजुङ	0.00
महोत्तरी	0.00	तेह्रथुम	0.00
मकवानपुर	८६०.४०	उदयपुर	५८७.४०
मनाङ	१११.६०		

स्रोत: खानी तथा भू-गर्भ विभागको वार्षिक प्रतिवेदन सन् २००७ र अन्य अप्रकाशित दस्तावेजहरू।

### दुड़ा, बालुवा, गिट्ठीको निकासी: सम्भावना र लाभ

नेपालका करिव सबै जिल्लामा थोरबहुत दुड़ा, बालुवा पाइन्छ। कतिपय जिल्लामा सो जिल्लाको माग धान्न पनि नपुर्ने बालुवा, दुड़ा र गिट्ठीको स्रोत उपलब्ध छ भने कतिपय जिल्लामा आफ्नो आवश्यकता भन्दा धेरै बढी परिमाणमा उपलब्ध छ। समग्रमा हेर्दा, तराईका प्रायः सबैजसो जिल्ला र तराईसंग जोडिएका चुरे पर्वत पर्ने केही जिल्लाहरूमा दुड़ा, बालुवाको परिमाण अत्यधिक छ। ती जिल्लाहरूबाट भारततर्फ ठूलो परिमाणमा गिट्ठी-दुड़ा निर्यात पनि हुँदै आएको छ। यसरी दुड़ा, गिट्ठी, बालुवा निर्यात गरी आम्दानी गर्ने जिल्ला २३ बटा छन्।

काठमाडौं, पोखरा, विराटनगर आदि आन्तरिक बजारमा पनि बालुवा, दुड़ा र गिट्ठी तिनका छिमेकी जिल्लाहरूबाट ठूलो परिमाणमा आउने र खपत हुने गर्दछ। तर, भरपर्दा आँकडाको अभावमा यस्ता आन्तरिक बजारबाट हुने आम्दानीलाई यहाँ गणना गरिएको छैन। अर्थात् तालिका-७ मा देखाइएको आम्दानी गिट्ठी, दुड़ा र बालुवा भारतको बजारमा निर्यात गर्दा आउने आम्दानी मात्र हो।

गिट्ठी, दुड़ा र बालुवा निर्यात गर्दा हुने आम्दानीको हिसाब गर्दा थप निम्न बुँदाहरूलाई आधार बनाइएको छ:

- (क) दुड़ा, बालुवाका मात्रात्मक परिमाण क्षेत्रगत रूपमा मात्र उपलब्ध भएकोले सोलाई सोही क्षेत्रका तराईका जिल्लामा बराबर बाँडिएको छ।
- (ख) दुड़ा, बालुवा, गिट्ठीको उदगमस्थल पहाडी तथा हिमाली जिल्ला हुन्। त्यसैले यसको आम्दानीलाई पहाडी र हिमाली जिल्लामा पनि थोरबहुत पुनर्वितरण गर्नुपर्ने कुरा सामाजिक न्यायको दृष्टिकोणले ठीक देखिए तापनि यस खोलमा त्यो कुरालाई ध्यान दिएको छैन। क्षेत्रगत रूपमा उपलब्ध परिमाणलाई तराईका जिल्लामा मात्र बाँडफाँड गरिएको छ।
- (ग) कुनै खोला दुई जिल्लाको सिमानामा पर्ने भए आम्दानी दुवै जिल्लालाई बराबर बाँडिएको छ।
- (घ) बातावरणमा असर नपर्ने गरी दिगो ढड (Sustainable) बाट दुड़ा, बालुवा, गिट्ठी निकालन मिल्ने अवधि दश वर्ष मानिएको छ। [साधारणतया खोलामा हरेक  $\frac{3}{4}$  वर्षमा बाढी आउँदा प्रशस्त दुड़ा, बाउल्डर, बालुवा बगाएर ल्याउने प्रक्रिया चल्छ। त्यसकारण खोलामा भएको बालुवा, गिट्ठी हेरेक वर्ष कति निकालने भनेबारे निश्चित मान्यता तयार भइनसको परिप्रेक्ष्यमा  $\frac{1}{2}$  देखि  $\frac{1}{10}$  वर्षको ('रि-साइकिलड') अवधिलाई आधार मानी खोलावाट दुड़ा, बाउल्डर, बालुवा निकालने गरी यसको आम्दानीलाई बाँडफाँड गरिएको छ।]
- (ङ) यसरी हिसाब गर्दा दुड़ा, बालुवा र गिट्ठी निकालने अहिलेको दर करिब  $12/14$  गुण बढी देखिन्छ। [जस्तै: रुपन्देही, कैलालीलगायतका तराईका केही जिल्लामा जुन दरले बालुवा/बाउल्डर खोलावाट निकालने काम भइरहेको छ, त्यसले निकट भविष्यमा त्यहाँ धेरै ठूलो प्राकृतिक विपति निम्नताउने देखिन्छ। अर्थात् रुपन्देहीमा वार्षिक रु.७.५ करोड हाराहारीमा मात्र रोयल्टी प्राप्त हुनेगरी दुड़ा, बाउल्डर, बालुवा निकालिनुपर्नेमा हाल रु.१ अर्वभन्दा बढी रोयल्टी प्राप्त गर्ने गरी अनियन्त्रित रूपमा बालुवा, गिट्ठी निकालिरहेको अवस्था छ। खोला, नदी वा पहाडको यस्तो दोहन दिगो/टिकाउ हुनसक्दैन।]

तालिका ७

जिल्लागत हिसाबमा दुङ्गा/बालुवा/गिटीको आर्थिक सम्भाव्यता

जिल्ला	रु. करोडमा	जिल्ला	रु. करोडमा
अछाम	0.00	काखे	0.00
अर्धाखाँची	0.00	कैलाली	८७०.००
बागलुड	0.00	कालीकोट	0.00
बैतडी	0.00	कञ्चनपुर	८७०.८०
बकाड	0.00	कपिलवस्तु	७.५०
बाजुरा	0.00	कास्की	0.00
बाँके	१४८.३०	काठमाडौं	0.00
बारा	१.१०	खोटाड	0.00
बर्दिया	१४८.३०	ललितपुर	0.00
भक्तपुर	0.00	लमजुङ	0.00
भोजपुर	0.00	महोत्तरी	१.१०
चितवन	१.१०	मकवानपुर	१.१०
डडेल्धुरा	0.00	मनाड	0.00
दैलेख	0.00	मोरढ	२.३०
दाढ	१४८.३०	मुगु	0.00
दार्चुला	0.00	मुस्ताङ	0.00
धादिङ	0.00	म्यागदी	0.00
धनकुटा	0.00	नवलपरासी	७.५०
धनुषा	१.१०	नुवाकोट	0.00
दोलखा	0.00	ओखलढुङ्गा	0.00
डोल्पा	0.00	पाल्पा	0.00
डोटी	0.00	पाँचथर	0.00
गोर्खा	0.00	पर्वत	0.00
गुल्मी	0.00	पर्सा	१.१०
हुम्ला	0.00	प्युठान	0.00
इलाम	0.00	रामेछाप	0.00
जाजरकोट	0.00	रसुवा	0.00
कापा	२.३०	रौतहट	१.१०
जुम्ला	0.00	रोल्पा	0.00

## हिमाल संविधान-यात्रा: दुई

रुकुम	0.00	सोलुखुम्बु	0.00
रुपन्देही	७.५०	सुनसरी	२.३०
सल्यान	0.00	सुर्खेत	0.00
संखुबासभा	0.00	स्याङ्जा	0.00
सप्तरी	२.३०	तनहुँ	0.00
सर्लाही	१.१०	ताप्लजुड	0.00
सिन्धुली	१.१०	तेह्रथुम	0.00
सिन्धुपाल्चोक	0.00	उदयपुर	२.३०
सिरहा	२.३०		

स्रोत: नेपालका खनिज पदार्थ, खानी तथा भू-गर्भ विभाग, सन् २००४

### जलविद्युत्मा कुन जिल्ला/क्षेत्र कति धनी ?

उपर्युक्त मान्यताका आधारमा दुझा, गिर्टी र बालुवा निर्यातबाट प्राप्त हुने आम्दानी (रोयलटी/भाडा आदि)को जिल्लागत विवरण तालिका-७ मा दिइएको छ । जलविद्युत्को सम्भाव्यता दृष्टिले नेपाल विश्वमै धनी देशमध्येया पर्छ । यहाँ १-२ किलोवाटदेखि १०,८०० मेगावाट विद्युत् निकालन सक्ने खोला र हिमनदीहरू छन् । विभिन्न अध्ययनहरूमा उल्लेख भएअनुसार नेपालमा ८० देखि ८६ हजार मेगावाट विद्युत् उत्पादन गर्न सकिन्दछ । द्यावकै कति किलोवाट वा मेगावाट विजुली निकालन सकिन्दछ भनी यकिन गर्न सकिने आधार भने छैनन् । त्यसैले यो क्षमता ८६ हजार मेगावाटभन्दा थोरै वा धेरै पनि हुनसक्छ । यो विश्लेषण चाहिँ ८० हजार मेगावाटलाई आधार मानेर गरिएको छ ।

विद्युत् विकास विभागबाट सन् २००८ डिसेम्बरसम्म ४२१ जना व्यक्ति वा संघ-संस्थाले ३५,३१५ मेगावाट क्षमता बराबरको विजुली उत्पादन/अध्ययन गर्ने इजाजत (लाइसेन्स) लिइसकेको वा इजाजत पाउन निवेदन दर्ता गराएको पाइन्दछ । यसमा विद्युत् उत्पादन भइरहेका (करिब ३०० मेगावाट) आयोजनाहरू पनि पर्दछन् ।

जलविद्युत्बाट हुने आम्दानीको हिसाब र विश्लेषण निम्न अनुमानका आधारमा गरिएको छ:

- (क) नेपालको जलविद्युत्को उच्चतम क्षमता ८० हजार मेगावाट (हिउँद वा सुख्खा याममा) हो भन्ने मानिएको छ । तर, यसको लागि कति उँचौ बाँध बनाइने या बनाउन पाइने, घरजग्गा कतिसम्म सार्न पाइने आदिबारे कुनै पनि शर्तलाई आधार मानिएको छैन ।
- मूलतः अध्ययन/सर्वे वा उत्पादन कार्यका लागि इजाजत पाउनका निमित विद्युत् विभागमा दर्ता गराइएका निवेदन वा प्रस्तावको विवरणलाई नै आधार मानिएको छ ।
- (ख) परियोजनाको आयु ५० वर्ष मानिएको छ ।
- (ग) पूँजीगत लगानीको प्रतिफल हासिल हुने अवधि २० वर्ष मानिएको छ ।

- (घ) लगानीमा प्रति वर्ष ब्याज १० प्रतिशत जोडिएको छ ।
- (ङ) दुई वा दुईभन्दा बढी जिल्लाको सिमाना भएर बगेका नदीको हकमा विद्युत् गृह (पावर हाउस) रहको वा रहने जिल्लाले उत्पादन-फाइदाको ५० प्रतिशत पाउने र ५० प्रतिशत लाभ बाँकी जिल्लाहस्त्रबीच बाँडफाँड गर्ने गरी लाभ वितरणको हिसाब गरिएको छ । तर, १०० मेगावाटभन्दा कम क्षमताका विद्युत् आयोजना वा खोलाको सन्दर्भमा पुनर्वितरण संयन्त्र लागू गरिएको छैन । अर्थात् १०० मेगावाटभन्दा साना आयोजनाको लाभ एउटै जिल्लालाई छोडिएको छ ।
- (च) नेपालमा विद्युत् उत्पादन गर्दा शुरुको पाँच वर्ष रोयलटी, भ्याट, द्याक्स सबै मिनाहा गरिएको छ । तर, नेपाललाई चाहिने हालको आवश्यकता पूर्ति भएपछि कर छुटको सो अवस्था नरहन सक्छ भने छुट पाएकाहस्ते पनि पाँच वर्षपछि सबै किसिमको राजस्व तिनैपर्ने हुन्छ । त्यसकारण यहाँ ८० हजार मेगावाटमा नै २५ प्रतिशतका दरले रोयलटी/राजस्व आम्दानी सरकारलाई हुने मानेर हिसाब गरिएको छ ।
- (छ) उल्लिखित मान्यताका आधारमा विश्लेषण गर्दा राज्यलाई प्रति मेगावाट प्रतिवर्ष सरदर करिब रु.३.८८ करोड आय हुने देखिन्छ ।
- (ज) हालसम्म जम्मा ३५३१५ मेगावाटको इजाजत जारी भएको वा दरखास्त परेको भएतापनि ८० हजार मेगावाट क्षमतालाई आधार मानी गुणक (Co-efficient) निकालेर हरेक जिल्लामा 'रि-लोड' गरी हिसाब गरिएको हो । जस्तै: मुगु जिल्लामा हालसम्म ६३.४ मेगावाटका लागि मात्र दरखास्त परेको भएता पनि अधिकतम ८० हजार मेगावाटलाई आधार मानी ८००००/३५३१५. २.०३४८ गुणक (Co-efficient) ले गुणन गरी मुगु जिल्लाको अधिकतम जलविद्युत् क्षमता १३५०.६ मेगावाट मानी हिसाब गरिएको छ ।
- (झ) पूँजीगत लगानी प्रति मेगावाट रु.१२/१३ करोडदेखि रु.३५/३६ करोडसम्म पर्ने देखिएकोमा औसत रु.१७.५ करोड प्रति मेगावाटलाई आधार मानिएको छ ।
- (ञ) नेपाल विद्युत् प्राधिकरणको विद्युत् किन्ने दर हिउँद र बर्खायाममा फरक-फरक रहेको छ । विद्युत् विकास विभागका विशेषज्ञ इन्जिनियरसँग छलफल गरी प्रति युनिट रु.५.४० सरदर मूल्यलाई आधार मानिएको छ ।
- (ट) व्यवस्थापन खर्च विद्युत् कम्पनीपछ्ये फरक देखिएको छ । सरकारी विद्युत् कम्पनी र स-साना विद्युत् गृहको व्यवस्थापन खर्च आम्दानीको १२/१३ प्रतिशतसम्म पनि देखिएको छ भने ठूला र निजी विद्युत् कम्पनीको व्यवस्थापन खर्च एक प्रतिशतभन्दा कम पनि रहेको देखिन्छ । त्यसैले सम्बन्धित विशेषज्ञ इन्जिनियरसँगको छलफलपछि सरदर व्यवस्थापन खर्च दुई प्रतिशत लिइएको छ ।
- उपर्युक्त आधार र अनुमानको सीमाभित्र रही हिसाब गर्दा जलविद्युत् उत्पादनबाट राज्यलाई हुने वार्षिक आम्दानीमा कैलाली जिल्लाको भागमा सबैभन्दा बढी रु.३८.८८ अर्ब पर्ने देखिन्छ । त्यसपछि संख्यासभा रु.२७ अर्ब, जाजरकोट रु.२२.७२ अर्ब, डोटी रु.१८.२६ अर्ब, सुर्खेत/वर्दिया रु.१३ अर्ब, सुनसरी रु.११.८८ अर्ब, हुम्ला रु.१०.६६ अर्ब, सोलुखुम्बु रु.१० अर्ब आदि रहेका छन् ।

## हिमाल संविधान-यात्रा: दुर्ई

कैलाली, सुनसरी जस्ता प्रायः तराईमा पर्ने जिल्लाहरूमा कसरी त्यति धेरै जलविद्युत् सम्भव हुन्छ भन्ने प्रश्न उठ्न सक्छ । अथवा सप्तरीमा जलविद्युत् देखिएको भन्ने पनि लाग्न सक्छ । माथि उल्लेख गरिएको आधार (तालिका-७) अनुसार कोशी नदीबाट ३,३०० मेगावाट जलविद्युत् निकालनका निम्नित परेको दरखास्तअनुसार उक्त आयोजनाको विद्युत् गृह सुनसरी जिल्लामा राखिने प्रस्ताव गरिएको कारणले सुनसरीमा जलविद्युतको सम्भावना देखिएको हो भने सप्तरीसँग कोशी नदीको सिमाना जोडिएकोले कोशी नदीको मूलदेखि विद्युत् गृहसम्म सिमाना जोडिएका सबै जिल्लाई कोशीबाट उत्पादन हुने जम्मा ३,३०० मेगावाटको आधा अर्थात् १,६५० मेगावाट बराबरी 'रिलोड' गरिएको हो । यही रूपमा कैलाली, संखुवासभा, जाजरकोट लगायत अन्य जिल्लाहरूमा पनि जलविद्युतको प्रचुर सम्भावना देखिन गएको हो ।

### तालिका ८

जिल्लागत हिसाबमा जलविद्युतको आर्थिक सम्भाव्यता

जिल्ला	रु. करोडमा	जिल्ला	रु. करोडमा
अछाम	५२६.३६	डोल्पा	२०४.२६
अर्धाखाँची	२.३०	डोटी	१८२६.२१
बाग्मुड	२४५.६६	गोखार्चा	६८५.८०
बैतडी	७.२०	गुल्मी	६२.५७
बाषाङ	४२०.४८	हुम्ला	१०६६.३२
बाजुरा	११.५२	इलाम	२४.४८
बाँके	०.००	जाजरकोट	२२७२.३२
बारा	०.००	छापा	०.००
बर्दिया	१२५६.००	जुम्ला	३८३.५०
भक्तपुर	०.००	काख्ने	८.६५
भोजपुर	३०६.४३	कैलाली	३८८८.००
चितवन	२३५.३७	कालीकोट	६८५.०९
डडेल्धुरा	६.३४	कञ्चनपुर	०.००
दैलेख	६५५.७८	कपिलवस्तु	०.००
दाढ	०.००	कास्की	५६१.३१
दार्चुला	१४८.४०	काठमाडौं	०.००
धादिङ	५०९.०५	खोटाङ	१३६.१४
धनकुटा	२८७.००	ललितपुर	११४.४८
धनुषा	०.००	लमजुङ	२३०.६५
दोलखा	३६६.१६	महोत्तरी	०.००

## तालिका ५

## राष्ट्रिय निकुञ्जको जिल्लागत आमदानी

जिल्ला	रु. करोडमा	जिल्ला	रु. करोडमा
अछाम	०.१०	म्यागदी	०.१५
बारलुङ	०.१५	नुवाकोट	१.५३
बर्दिया	३.४३	पर्सा	८.६३
चितवन	४६.३१	रसुवा	१.५३
डोल्पा	१७.८६	संखुवासभा	०.३२
डोटी	०.१०	सिन्धुपाल्चोक	१.५३
जुम्ला	०.१८	सोलुखुम्बु	२५.७६
कञ्चनपुर	०.६१	सुनसरी	२.९४
काठमाडौं	७.००	ताप्लेजुङ	५९.३०

स्रोत: वार्षिक प्रतिवेदन, २००६/०७, नेपाल सरकार, राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभाग

## हिमाल आरोहणको आमदानी

हरेक वर्ष हजारौं सङ्ख्यामा विदेशी पर्यटकहरू नेपालको पर्वतीय पदयात्रा (ट्रैकिङ) र हिमाल आरोहण गर्ने उद्देश्यले नेपाल भित्रिन्छन् । सन् २००७ मा १६२ वटा टोलीले विभिन्न हिमाल आरोहण गर्न अनुमति मागेकोमा ८६ टोलीले हिमाल चढ्ने आफ्नो इच्छा पूरा गरेका थिए । त्यससरी हिमशिखरमा पुग्नका लागि आउने आरोहीको सङ्ख्या ११२८ थियो । उनीहरूले ४,८२३ जना नेपालीलाई भरिया र पथप्रदर्शक (गाइड) को रूपमा रोजगारी दिएका थिए । त्यसबेलासम्मकै सबैभन्दा बढी रोयलटी (२४,४३,७०० डलर) पनि सोही वर्ष प्राप्त भएको थियो । रोयलटी बाहेक ती पर्यटकले नेपालमा खर्च गरेको पैसाले यहाँको एक परिवार करिव एकवर्ष पालिन सक्ने कुरालाई समेत आधार बनाई हिमाल आरोहणबाट हुने सम्भाव्य आर्थिक लाभको हिसाब गरिएको छ । हिमाल आरोहणबाट हुने आमदानीको जिल्लागत विवरण तालिका-१० मा दिइएको छ ।

सामान्य घुमधाम, तीर्थयात्रा र पदयात्राका निम्नि आउने पर्यटकबाट हुने आमदानी काठमाडौंपछि पोखरा पर्यटकहरूले मनपराएको मुख्य ठाउँ हो । सन् २००७ मा १,२३,५४४ गैर-भारतीय पर्यटकले पोखरा भ्रमण गरेका थिए । तीमध्ये करिव ६० हजार पर्यटकको प्राथमिकता पदयात्रा र हिमालयको अवलोकन थियो । त्यसै, धार्मिक क्षेत्रहरूमध्ये पशुपतिनाथ, लुम्बिनी र जनकपुरमा धार्मिक पर्यटकहरूको घुइँचो लाग्ने गर्दछ । बराहक्षेत्र, मनकामना, मुक्तिनाथ आदि ठाउँमा पनि भारतीय तीर्थयात्रीहरू ठूलो सङ्ख्यामा जाने गरेका भएतापनि त्यसको भरपर्दो अभिलेख उपलब्ध नभएका कारण यस अध्ययनमा ती क्षेत्रहरूलाई समावेश गरिएको छैन । यो

## हिमाल संविधान-यात्रा: दुर्ई

### तालिका १०

#### हिमाल आरोहणबाट हुने आम्दानीको जिल्लागत विवरण

जिल्ला	रु. करोडमा	जिल्ला	रु. करोडमा
डोल्पा	२.०६	म्याग्दी	१.०५
गोरखा	२.२८	रसुवा	३.२६
कास्की	७.४६	रुकुम	०.४३
लमजुङ	०.३३	संखुवासभा	४.५६
मनाड	७.८२	सोलुखुम्बु	५८.००
मुगु	०.६५	ताप्लेजुङ	३.२६
मुस्ताङ	१४.३४		

स्रोत: नेपाल ट्रिरिज्म स्टाटिस्टिक्स- २००६/०७

### तालिका ११

#### पदयात्री/तीर्थयात्रीबाट हुने आम्दानी

जिल्ला	रु. करोडमा
काठमाडौं/भक्तपुर/ललितपुर	२६४
धनुषा	१२.५०
कास्की	२०३
मनाड	१०२
मुस्ताङ	१०२
रुपन्देही	४४

स्रोत: नेपाल ट्रिरिज्म स्टाटिस्टिक्स- २००६/०७

प्रकृतिका पर्यटकहरूबाट हुने आम्दानीको जिल्लागत विवरण तालिका-११ मा दिइएको छ ।

सन् २००७ मा नेपाल आएका सम्पूर्ण पर्यटकले करिब रु.१८ अर्ब बराबरको विदेशी मुद्रा सटही गरेका थिए । त्यसमध्ये करिब रु.११ अर्ब विभिन्न जिल्लामा खर्च भएको विवरण उपलब्ध हुनसक्यो । बाँकी करिब ७ अर्ब पनि नेपालमै खर्च भएको भएता पनि त्यसको जिल्लागत तथ्याङ्को अभावमा विश्लेषण गर्न सकिएको छैन ।

## कृषि

हामीले सानैदेखि सुन्दै आइरहेका हौं, 'नेपाल कृषिप्रधान देश हो; त्यसैले नेपालको विकास क्षिको विकासबाट मात्र सम्भव छ।' कतिपय अर्थमा यो कथन ठीकै पनि हो। यसअनुरूप हरेक वर्ष कृषिलाई प्राथमिकता दिएर बजेट विनियोजन गरिएको पनि पाइन्छ। तर, यो क्षेत्रबाट सोचेजित प्रतिफल भने प्राप्त भएको छैन। त्यसैले सधै प्रश्न उठ्ने गरेको छः कतै कृषि क्षेत्रको लगानीले अरु क्षेत्रको लगानीलाई कमजोर त तुल्याइरहेको छैन? विकासको मेरुदण्ड मानिएको 'कृषि विकास' बारे यसरी प्रश्नचिन्ह लगाउँदा केही कृषि विशेषज्ञ र राजनीतिक व्यक्तिहरूको चित्र दुख्न पनि सक्छ। तर पनि यथार्थ के हो भने लगानी र प्राथमिकता दिइएअनुसार कृषि क्षेत्रले देशलाई लाभ दिनसकेको छैन।

कुनै पनि क्षेत्रको लगानी मुख्यतः दुईवटा आधारमा गरिन्छः पहिलो, सामाजिक दायित्व निर्वाह गर्ने र दोस्रो, तुलनात्मक लाभ प्राप्त गर्ने उद्देश्यबाट। कृषिको लगानी सामान्यतः सामाजिक दायित्व निर्वाह गर्नका लागि हुने गर्दछ। मूलतः स्थानीय तहमा रहेको बेरोजगारी समस्या कम गर्ने र खाद्यमा आत्मनिर्भर हुनको लागि कृषि क्षेत्रमा लगानी गरिन्छ। तर, तुलनात्मक लाभका दृष्टिले नेपालको कृषि क्षेत्र समग्र रूपमा भारत, डेनमार्क, जर्मनी, नेदरल्याण्ड, अमेरिका आदि देशसँग प्रतिस्पर्धा गर्ने क्षमता राख्दैन। अर्थात् ती देशसँग नेपालको कृषि क्षेत्रले प्रतिस्पर्धा गर्न सजिलो छैन। त्यसैले कृषिप्रतिको हाम्रो परम्परागत सोचमा नै परिवर्तन ल्याउनु जरुरी भइसकेको छ।

विकसित मात्र नमई दक्षिण एशियाकै अन्य मुलुकहरूको तुलनामा पनि नेपालको कृषि क्षेत्र उत्पादकत्व अत्यन्त न्यून हुनुका धेरै कारणहरूमध्ये सिंचाई सुविधा, उचित मलखाद, बाटोधाटो, उन्नत बीउविजन, कीटनाशक औषधि, उपयुक्त प्रविधि आदि कुराहरूको अभाव नै मुख्य रहेका छन्। हात्तो कतिपय परम्परागत कृषिजन्य उत्पादनको बजारमा पर्याप्त माग नहुनु र उत्पादन लागत बढी हुनुले पनि उत्पादन न्यून भइरहेको छ। तर पनि यी समस्याहरू समाधान गर्न सकिएमा कृषि उत्पादनको सम्भाव्यता नेपालमा हुँदै नभएको भने होइन।

निरन्तरको अनिकाल र खाद्य सङ्कटबाट मुक्ति पाउन सन् १९६० दशकमा भारतले कृषि क्षेत्रको उत्पादकत्व बढाउन 'हरित क्रान्ति' को नाममा एउटा नयाँ अभियान थाल्यो। त्यो अभियानले भारतका केही राज्यको कृषिलाई कायापलट गरिदियो। पञ्जाब र हरियाणा जस्ता राज्यमा यसको अत्यधिक सकारात्मक प्रभाव देखियो। प्रतिहेक्टर ३.५ मे.ट. अन्न उत्पादन गरिरहेका त्याहाँका कृषकले ८ मे.ट. सम्म उत्पादन गर्न थाले। तर भारतका अन्य कतिपय राज्यहरूमा अहिले पनि प्रतिहेक्टर उत्पादन करिब ४ मे.ट. मात्र छ।

### अध्ययनका आधार

यो अध्ययन कृषि क्षेत्रमा उपयुक्त रूपमा लगानी, भूमिसुधार, सिंचाई, मलखाद, बीउविजन, औषधिमूलो, बजार, सुरक्षालगायतका समस्याहरू समाधान भएको अवस्थामा यो क्षेत्रले के-कति

## हिमाल संविधान-यात्रा: दुई

उत्पादन दिनसक्षम र राज्यलाई त्यसबाट प्रत्यक्ष/अप्रत्यक्ष आमदानी करि हुनसक्छ भन्नेबारेमा केन्द्रित छ। निम्न सूचना र अनुमानलाई अध्ययनको आधार बनाइएको छ।

१. यो अध्ययनमा नेपाल सरकारले तयार पारेको राष्ट्रिय नमूना कृषि गणना नेपाल, सन् २००९/०२ का तथ्याङ्कलाई लिइएको छ। यसपछि सरकारीस्तरमा कृषिको यति विस्तृत सर्वेक्षण अर्को भएको छैन।
२. आँकडा उपलब्ध भएका केही निश्चित जिल्लाको मुख्य बाली, नगदे बाली, तरकारी र फलफूल खेती तथा पशुपालनको उत्पादन दरलाई आधार मानी नेपाल लेवर एकेडेमीका कृषि विशेषज्ञ डा. शिव शर्मासिंहितको छलफलबाट निस्केको गुणक (कोफिसेन्ट)मार्फत हरेक जिल्लाको कृषि उपलब्धिको गणना गरिएको छ। फलफूल र तरकारी खेतीबाट तराईका जिल्लामा कृषि उत्पादनको करिव १५ प्रतिशत र हिमाली जिल्लामा करिव २० प्रतिशत थप आमदानी भएको देखिन्छ। पशुपालनमा भने अवस्था ठीक उल्टो, अर्थात् पहाडी र हिमाली जिल्लाहरूमा २० प्रतिशत र तराईका जिल्लाहरूमा १५ प्रतिशत थप आमदानी भएको देखिन्छ।
३. नेपालमा कृषियोग्य जग्गा २,६५,४०,३७१ हेक्टर रहेकोमा ६०.५२ प्रतिशत आशिक या पूर्ण सिंचाई सुविधा प्राप्त र ३६.४८ प्रतिशतमा सिंचाई छैन भन्ने मानिएको छ।
४. नेपालको कृषियोग्य जग्गामध्ये करिव ५० प्रतिशतमा कुनै न कुनै रूपमा सिंचाई सुविधा पुऱ्याउन सकिन्दै भन्ने पनि मानिएको छ।
५. ५० प्रतिशत जमिनमा सिंचाई सुविधा र लगानी मल, बीउ, औषधि, बजार आदिको सही व्यवस्थापन हुनसकेको खण्डमा नेपालको कृषि क्षेत्र युरोप वा जापानको स्तरमा पुग्न नसके पनि भारतका पञ्जाब र हरियाणा राज्यको स्तरमा चाहिँ पुऱ्याउन सकिन्दै भन्ने अनुमान गरिएको छ।
६. पञ्जाब र हरियाणामा कृषि उत्पादकत्व प्रतिहेक्टर ८ मे.ट. रहेको छ भने भारतकै पहाडी क्षेत्रको कृषि उत्पादकत्व प्रतिहेक्टर ४.५ मे.ट. र तीन बाली भिन्नाउने उत्पादकत्व क्षमताको सम्भाव्यतालाई नेपालको सन्दर्भमा गाँसेर हिसाब गरिएको छ। नेपालमा ०.५ हेक्टर भन्दा कम जमिन भएका किसानहरूको वार्षिक बाली भिन्नाउने क्षमता बढी देखिएको छ भने पाँच हेक्टरभन्दा बढी जग्गा भएकामा यो क्षमता निकै कम देखिएको छ।
७. घरमा त्यसै खेर गइरहेको ज्याला नआउने श्रमिकलाई कृषि क्षेत्रमा प्रयोग गरिएकोले सामान्यतः त्यसको हिसाब गर्ने गरिएको पाइँदैन। तर, उक्त पारिवारिक श्रमलाई ठीकसंग हिसाब गर्दा त्यसले उत्पादन लागतको करिव ८० प्रतिशत अंश ओगटेको पाइन्दै।
८. संसारका कुनै पनि देशमा कृषि उत्पादनमा प्रत्यक्ष कर लगाउने चलन रहेको पाइँदैन। विकासोन्मुख मुलुकहरू जति धेरै कृषिमा निर्भर भएका छन्, कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको त्यति नै धेरै हिस्सा रहेको पाइन्दै। उद्योग, कलकारखाना र सेवा क्षेत्रको विस्तार तथा प्रविधिको विकाससँगै कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान घट्दै जाने गरेको पाइन्दै। नेपालको कुल गार्हस्थ उत्पादनमा केही वर्ष अधिसम्म ५० प्रतिशतभन्दा माथि रहेको कृषि क्षेत्रको हिस्सेदारी हाल २५ प्रतिशतको हाराहारीमा रहेको छ। कृषि

- उत्पादनले राज्यलाई प्रत्यक्ष कर नदिए पनि यसका रूपहरू परिवर्तन हुँदा (जस्तै गहृवाट पीठो/मैदा हुँदै बिस्कट, रोटी बनाउदा) या यो बजारमा अन्य सामानहरूसँग साठिंदा (अर्थात् किसानले अन्त विक्री गरी सोबाट साबुन, तेल, कपडा आदिमा खर्च गर्दा) राज्यलाई कर प्राप्त हुने गर्दछ । यसरी अप्रत्यक्ष रूपमा प्राप्त हुने करको पनि यहाँ हिसाब गरिएको छ । उत्पादनको ८० प्रतिशतलाई उत्पादन लागत र बाँकी रहेको २० प्रतिशत बजारमा वस्तु विनिय (साटन) को लागि उपलब्ध रहेको मानी हिसाब गरिएको छ ।
५. उपलब्ध कृषि उत्पादनको २० प्रतिशतलाई १०० प्रतिशत मानी सोको १५ प्रतिशतलाई करका रूपमा राज्यले पाउने आम्दानी मानी हिसाब गरिएको छ ।
६. नेपालको सबै जिल्लाको कृषि उपजको आर्थिक विश्लेषणले हाल नेपालमा भइरहेको उत्पादन दरलाई २४८ प्रतिशतले बढाउन सकेमा मात्रै नेपालको कृषि क्षेत्रको उत्पादकत्व र उत्पादन भारतको पञ्जाब र हरियाणाको हाराहारीमा पुग्नसक्ने देखायो ।
७. यो विश्लेषण हाम्रा विभिन्न जिल्लाहरूको उत्पादकत्व र भारतको पञ्जाब तथा हरियाणाको उत्पादकत्वलाई आधार मानी गरिएको छ । यसलाई योभन्दा कम या बढी बनाएर पनि हिसाब गर्न सकिन्दै ।
८. यो विश्लेषणका आधारमा कृषि क्षेत्रमा सबभन्दा बढी लाभ सर्लाही जिल्लामा देखिन्दै । त्यसैगरी कृषिवाट राज्यलाई हुने आम्दानी पनि यही जिल्लामा बढी हुनसक्छ । तुलनात्मक लाभका दृष्टिले त्यसपछि क्रमशः धनुषा, सिरहा, सप्तरी, मोरड, शापाहुँदै अन्त्यमा डोल्पा, मुस्ताङ र मनाङ पर्दछन् । (तालिका-१२)
९. कृषि क्षेत्रबाट सबै जिल्लाको उच्चतम सम्भाव्य कुल आम्दानी रु. ८.५ अरब हुन आउँदै ।
१०. सन् २००८/०९ को नेपालको बजेटसँग तुलना गर्दा कृषि क्षेत्रले सरकारी राजस्वमा करिब ३.५ प्रतिशत मात्र करका रूपमा योगदान गरेको देखिन्दै ।
- यहाँ दिइएको तालिकाअनुसार जिल्लागत कृषि आय प्राप्त गर्न ठूलो लगानीको आवश्यकता पर्दछ । तर, त्यसरी गरिने लगानीको प्रतिफल साँच्चै नै तुलनात्मक फाइदाको आधारमा सही हुन्दै कि हुँदैन ? त्यो लगानी अन्य तुलनात्मक फाइदा हुने क्षेत्रमा गर्दा बढी फाइदा हुनसक्छ कि ? यी र यस्ता प्रश्नको जवाफ खोजनुअघि तलका दुईवटा उदाहरण हेरौं ।

#### गोलमेडाका कुरा !

नेपालको सबैभन्दा बढी गोलमेडा हुने सर्लाहीको लालबन्दी क्षेत्रमा एक बोटमा वार्षिक १० देखि १२ केजी गोलमेडा फल्दा हामी 'रामो फल्यो' भनी खुसी हुन्छौं । तर, पश्चिमी यूरोपका नेदरल्याण्ड, जर्मनी र वेलियम आदि देशमा एक बोट गोलमेडामा ३०० देखि ४०० केजी प्रतिवर्ष फल्दै । यसरी फल्ने गोलमेडाको बोटका जरा माटोमा होइन, कृत्रिम रूपमा बनाइएको विशेष प्रकार ( $6 \times 6 \times 3$  इन्च) को नरम छिद्रदार ढुङ्गा ८५उयचगक कत्यलभ० मा गाडिएका हुन्छन् । हरेक दिन टिपिने गोलमेडाको तौललाई आधार बनाई सो बोटका जरामा जोडिएको पातलो पाइपबाट झोल मल कम्प्युटरमार्फत आवश्यक मात्रामा सम्प्रेषित गर्ने गरिन्दै । यस

## हिमाल संविधान-यात्रा: दुई

### तालिका-१२

#### कृषि उत्पादनबाट राज्यलाई हुनसक्ने आमदानी

जिल्ला	कृषि जीएफआर (रु. करोडमा)	पशुपालन (रु. करोडमा)	जम्मा (रु. करोडमा)	जिल्ला	कृषि जीएफआर (रु. करोडमा)	पशुपालन (रु. करोडमा)	जम्मा (रु. करोडमा)
अच्छाम	४.७०	०.१४	४.८४	काल्पे	१८.८३	०.५७	१८.५०
अर्धाखाँची	८.७८	०.२६	८.०५	कैलाली	१८.२६	०.४१	१८.६७
बाग्लुङ	८.३२	०.२५	८.५७	कालीकोट	३.८६	०.१२	३.९७
बैतडी	५.५५	०.१७	५.७२	कञ्चनपुर	१२.६२	०.२८	१२.९०
बाकाड	३.४५	०.१०	३.५५	कपिलवस्तु	१८.७५	०.४२	१८.११
बाजुरा	२.२६	०.०७	२.३६	कास्की	५.७५	०.१७	५.९२
बाँके	१२.३६	०.२८	१२.६४	काठमाडौं	१५.६८	०.४७	१६.१५
बारा	१४.४८	०.३३	१४.८१	खोटाड	१२.८८	०.३८	१३.३७
बर्दिया	१३.०८	०.२६	१३.३७	ललितपुर	८.८६	०.२७	८.१६
भक्तपुर	७.५१	०.२३	७.७४	लमजुङ	४.८०	०.१४	४.८४
भोजपुर	८.४८	०.२५	८.७३	महोत्तरी	३५.८८	०.८१	३६.७०
चितवन	११.३७	०.२६	११.६३	मकवानपुर	८.६३	०.२६	८.८९
डडेल्हुरा	३.०८	०.०६	३.१७	मनाङ	०.२८	०.०१	०.२८
दैलेख	५.७८	०.१७	५.९६	मोरढ	३९.४६	०.७१	३२.१७
दाढ	१७.८१	०.४०	१८.२१	मुगु	१.६३	०.०५	१.६८
दार्चुला	४.४१	०.१३	४.५४	मुस्ताङ	०.३२	०.०१	०.३३
धादिङ	६.०४	०.२७	६.३१	म्यागदी	३.३२	०.१०	३.४२
धनकुटा	६.२५	०.१६	६.४४	नवलपरासी	१५.८६	०.३६	१६.२२
धनुषा	४२.१६	०.८५	४३.१४	नुवाकोट	१५.८८	०.४७	१६.१५
दोलखा	११.८८	०.३६	१२.३४	ओखलढुङ्गा	८.५३	०.२६	८.७८
डोल्पा	०.६३	०.०२	०.६५	पाल्पा	७.८७	०.२४	८.११
डोटी	४.४६	०.१३	४.५८	पाँचवर	७.१०	०.२१	७.३१
गोखाँ	८.३०	०.२५	८.५५	पर्वत	३.५६	०.११	३.६७
गुल्मी	१०.४४	०.३१	१०.७५	पर्सा	१४.१५	०.३२	१४.४७
हुम्ला	१.६१	०.०५	१.६६	प्युठान	६.८६	०.२०	६.८६
इलाम	१३.३३	०.४०	१३.७३	रामेछाप	११.७८	०.३५	१२.१३
जाजरकोट	४.२१	०.१३	४.३४	रसुवा	२.२४	०.०७	२.३१
झापा	२६.५७	०.६७	३०.२४	रीतहट	१६.८४	०.३८	१७.२२
जुम्ला	२.०६	०.०६	२.१२	रोल्पा	७.६०	०.२३	७.८३

रुकुम	४.५७	०.१४	४.७९	सोलुखुम्बु	५.२१	०.१६	५.३७
रुपन्देही	२०.८८	०.४७	२१.३५	सुनसरी	२१.७१	०.४६	२२.२०
सल्यान	७.४४	०.२२	७.६६	सुखेत	६.८६	०.२१	७.१७
संखुवासभा	६.३५	०.१५	६.५४	स्याङ्गजा	७.६६	०.२३	७.८५
सप्तरी	४०.८८	०.८२	४१.८०	तनहुँ	७.३६	०.२२	७.६१
सर्लाही	४३.५३	०.८८	४४.५१	ताप्लेजुङ	५.८३	०.१८	६.११
सिन्धुली	१५.६२	०.४७	१६.०६	तेह्रथुम	२.३७	०.०७	२.४४
सिन्धुपाल्चौक	१८.६७	०.५६	१८.२३	उदयपुर	१५.४२	०.४६	१५.८८
सिरहा	४१.९०	०.८२	४२.०२				

\* मुख्य अन्नबालीहरू, नगदे बाली र फलफूल, तरकारी ।

स्रोत: राष्ट्रिय नमूना कृषि गणना नेपाल, २००९/०२, नेपाल सरकार, केन्द्रीय तथ्याङ्किक विभाग ।

किसिमको गोलभेडाको बोटले बोक्ख खप्न नसक्ने हुँदा यसलाई फलामे जालीको टेको लगाइएको हुँच्छ । यस्ता बोटमध्ये कुनैले हरेक रुप्पामा तीन वटा मात्र गोलभेडा फलाउने गर्दैन् भने कुनैले ५, कुनैले ७ या कुनैले स-साना ४० देखि ५० वटासम्म रुप्पा फलाउन सक्छन् ।

कति दूध दिने गाई दूधालु ?

नेपालमा धेरैजसो गाईले बाच्चाबाच्ची पाएपछि एक वर्षसम्म दैनिक १ देखि २ लिटरसम्म दूध दिने गर्दैन् । यदि कुनै गाईले दैनिक १० देखि १२ लिटर दूध दियो भने हामी त्यसलाई धेरै दुधालु गाई भन्ने गर्दैछौं । जबकि डेनमार्क, जर्मनी, नेदरल्याण्ड आदि पश्चिम युरोपका देशहरूमा वर्षैभरि दैनिक ८० देखि ८० लिटर र दूध दिइरहने गाईबाट मात्र लगानीको सही प्रतिफल आउँछ भन्ने मानिन्दू । त्यहाँ दैनिक ४०/५० लिटरभन्दा कम दूध दिने गाई दूधको प्रयोजनका निम्नि पालिदैनन् ।

हामीलाई यी उदाहरणहरू पत्याउन गाहो पर्न पनि सक्छ । तर यो बास्तविकता हो । त्यसो भए के अत्यधिक उत्पादन खर्च लाग्ने गरेको नेपालको कृषि क्षेत्रले भारत या पश्चिम युरोपसँग प्रतिस्पर्धा गरी देशको औद्योगिकीकरण या भौतिक पूर्वाधार विकासमा योगदान पुऱ्याउन सक्ने गरी आम्दानी गर्न सक्छ त ? आज सोचिनुपर्ने मुख्य सबाल यही हो ।

यसको अर्थ कृषि क्षेत्रलाई बेवास्ता गर्नुपर्दै भन्ने पनि होइन । यहाँ कृषि क्षेत्रमा गरिने लगानीको उद्देश्य स्पष्ट हुनुपर्दै मात्र भन्न खोजिएको हो । हाम्रो कृषि क्षेत्रको लगानी देशको खाद्य आवश्यकता पूर्ति र ग्रामीण क्षेत्रमा भएका ज्याला नपाउने श्रमिकहरूलाई सम्बोधन गर्ने अर्थात् तिनलाई रोजगारी उपलब्ध गराइरहने उद्देश्यद्वारा प्रेरित हुनुपर्दैछ । हाम्रा लागि तुलनात्मक लाभका दृष्टिले अत्यन्त आकर्षक क्षेत्रका रूपमा पर्यटन, जलस्रोत आदि छैदै छन् ।

## हिमाल संविधान-यात्रा: दुई

### सन्दर्भ सामग्री

१. मोनोग्राफः कृषि जनगणना, नेपाल २००९/०२, नेपाल सरकार, केन्द्रीय तथ्याङ्क विभाग।
२. राष्ट्रिय नमूना कृषि गणना नेपाल, २००९/०२, नेपाल सरकार, केन्द्रीय तथ्याङ्क विभाग।
३. ल्याण्ड रिफर्म इन् नेपाल: ह्वेयर इज इट कमिड फ्रम एण्ड ह्वेयर इज गोइड ? लिज अल्डेन विली, डा. डॉ. चापागाई र डा. शिव शर्मा, डिफिड।

(पोखरेल सिविल इञ्जिनियर हुन् ।)

(१६-३१ खदौ, १६-३१ असार, १७-१५ साउन, १६-३२ साउन र १७-१५ खदौ २०६६ को  
हिमाल ख्वरपत्रिका मा प्रकाशित)